



बैंक अफ काठमाण्डू लिमिटेड
BANK OF KATHMANDU LTD.

FUND TRANSFER APPLICATION FORM/रकमान्तरको लागी आवेदन

NCHL - IPS/ एनसिएचएल - आइपिएस SWIFT/ स्विफ्ट Draft/ ड्राफ्ट Manager's Cheque/ मेनेजर्स चेक Ref. No./ चलानी नं. _____
 Real Time Gross Settlelement (RTGS)/ आर.टि.जि.एस Customer Payment/ ग्राहक भुक्तानी Date/ मिति _____
 Interbank Payment/ अन्तर बैंक भुक्तानी Branch/ शाखा _____

Currency and Amount in Figure/ मुद्रा र रकम अंकमा

Amount (In Words)/ रकम (अक्षरूपी)

Purpose of Fund Transfer / रकमान्तरको उद्देश्य

Customer Transfer (CUST)/ ग्राहक ट्रान्सफर Remittance (REMI)/ बिप्रेषण Fee (FEE)/ शुल्क Insurance (INSU)/ इन्स्योरेन्स
 Credit Card (CCRD)/क्रेडिट कार्ड Salary Corporate (SALC)/ संस्थागत तलब Salary (SALA)/ तलब Others/ अन्य _____

Beneficiary's Details (RECEIVER) / रकम प्राप्त गर्नेको विवरण

Name/ नाम _____
(In Block Letters)

Address/ ठेगाना _____ Contact No./ सम्पर्क नं. _____

Bank Name/ बैंकको नाम _____ Branch/ शाखा _____ SWIFT Code/ स्विफ्ट कोड _____

ABA/IBAN/IFSC/ ए.वि.ए/आई.वि.ए.एन/आई.एफ.एस.सि _____

Account No./खाता नं.

Beneficiary's Code/ हितग्राही कोड <Creditor Code for fund transfer through IPS/ आइपिएसबाट रकमान्तर गर्दा चाहिने क्रेडिटर कोड>

INTERMEDIARY BANK (If applicable)/ मध्यस्थ बैंक _____ (Bank Name) Branch/ शाखा _____

SWIFT Code/ स्विफ्ट कोड _____ City/ शहर _____ Country/ देश _____

Applicant (SENDER) / रकम पठाउनेको विवरण

Name/ नाम _____

Address/ ठेगाना _____ Contact No./ सम्पर्क नं. _____

Email/ ईमेल _____

Paid by/ भुक्तानी मार्फत Cash/ नगद Account Transfer/ खाताबाट रकमान्तर

Account No./ खाता नं.

I/We agree to debit my/our account mentioned above for transfer of fund
रकमान्तरको लागि मेरो/हाम्रो खातामा खर्च लेखिएमा मान्य हुनेछ ।

Applicant's signature/ निवेदकको दस्तखत

Official Stamp (If Required)/ आधिकारीक छाप

Details of Person Conducting the Transaction / जम्मा गर्न आउने प्राकृतिक व्यक्तिको विवरण

Name/ नाम _____ ID Type & No./ परिचयपत्रको किसिम र नं. _____

Telephone No./ टेलिफोन नं. _____ Mobile No./ मोबाईल नं. _____ ID Issued Date/Place/ परिचयपत्र जारी मिति/स्थान _____

If A/C holder A/C/ खातावाला भएमा

Special Instruction/ विशेष निर्देशन _____ Signature/ दस्तखत _____

Purpose of Transfer/ रकमान्तरको उद्देश्य _____

For Bank's purpose only/ बैंक प्रयोजनको लागि मात्र

REF NO.: _____

SMB NO.: _____

CCY	EX Rate	NPR.
FEE	Rate	NPR.
SWIFT Charge		NPR.
Others		NPR.
Total		NPR.

Entered by: _____

Verified by: _____

Terms and Conditions/ नियम र शर्तहरू

1. General / सामान्य

- The customer shall be responsible for the accuracy of the information given in the application form./ यस आवेदन फारममा दिइएको विवरणको सत्यताको लागि ग्राहक स्वयं जिम्मेवार हुनेछ ।
- The fund for this transfer is from legitimate source as declared. If found otherwise, I/We shall bear the consequences thereof and as per prevailing law./ यस रकमान्तरको लागि उपलब्ध रकमको श्रोत वैध रहेको म/हामी घोषणा गर्दछु/गर्दछौं । यसबाट भविष्यमा हुने कुनै परिणामको लागि म/हामी आफैँ जिम्मेवार हुनेछु/छौं ।
- Agrees to declare the source of fund if the amount exceeds NPR 1,000,000.00 in case of transfer for/in favor of individuals./ यदि व्यक्तिको नामबाट/ मा रु. १०,००,०००/- भन्दा माथिको रकम रकमान्तर गर्दा रकमको श्रोत खुलाउन मञ्जुर गर्दछु/गर्दछौं ।
- Drafts once issued cannot be stopped or cancelled, unless they have been in lost, stolen, destroyed or other valid reason mentioned by applicant and original draft is required for cancellation of draft at the request of applicant.
बैंकले एक पटक जारी गरेको ड्राफ्ट चोरी, हराएको, नष्ट भएको अवस्था वा निवेदकको यथार्थ परक कारण बाहेक रोक्का वा रद्द हुने छैन । साथै निवेदकको अनुरोधमा ड्राफ्ट रद्द गर्नुपरेमा निवेदनको साथ सकल ड्राफ्ट संलग्न गर्नुपर्नेछ ।
- Transfer of funds is to be made entirely at the risk of sender. The bank will not be responsible for any losses or delay which may be caused by strike or other causes beyond its control.
कोष रकमान्तर गर्दा त्यसमा निहित सम्पूर्ण जोखिम निवेदकको हुनेछ । बन्द हडताल तथा बैंकको काबू बाहिरको परिस्थितिको कारणबाट उत्पन्न हुने क्षति तथा विलम्ब भएमा बैंक जिम्मेवार हुने छैन ।

2. Required Documents/ आवश्यक कागजातहरू

- Draft/TT transfer in Indian Rupees against local rupees account of Nepali Individuals/Firms/ स्थानीय मुद्राबाट भारतीय मुद्रामा ड्राफ्ट/टि.टि. रकमान्तर गर्दा
 - Pro-forma Invoice/ प्रोफर्मा ईन्वोइस
 - Tax Deducted at Source/ श्रोतमा कर कट्टी
 - Travel Document/ यात्रा सम्बन्धी कागजात
 - Transport Document/ ढुवानी सम्बन्धी कागजात
 - Commercial Invoice/ वाणिज्य ईन्वोइस
 - Custom Paid receipt/ भन्सार तिरेको रसिद
 - Pragyapan Patra/ प्रज्ञापनपत्र
- Draft/TT transfer in convertible foreign currency against local rupees account of Nepali firm/ परिवर्त्य मुद्रामा ड्राफ्ट/टि.टि. को माध्यमबाट रकमान्तर गर्दा
 - Wool import from Tibet autonomous region of China/ तिबतबाट ऊन आयात गर्दा
 - The contract duly certified by embassy of PR China or Nepal Trans Himalayan Trade Association/ चिनिया दुतावास वा नेपाल हिमालय पार व्यापार संघबाट प्रमाणित सम्झौता
 - NRB BI.BI.NI. Form No. 3 (Kha)/ ने.रा.बैंक बि.बि.नि. फारम नं. ३(ख)
 - Firm registration Certificate/ फर्म दर्ता प्रमाण पत्र
 - PAN Number/ प्यान नं.

If already imported on credit basis, Custom Paid Receipt and Pragyapanatra/ यदि ऊन पहिले नै क्रेडिट आधारमा आयात भै सकेको भए, भन्सार तिरेको रसिद र प्रज्ञापनपत्र ।

II. Import of other goods from Tibet autonomous region of China/ तिबतबाट अन्य सामान आयात गर्दा

- Pro-forma Invoice/Invoice with unit price, quantity, description of goods, country of origin and the harmonic code/ प्रोफर्मा ईन्वोइस
- NRB BI.BI.NI. Form No. 3 (Kha)/ ने.रा.बैंक बि.बि.नि. फारम नं. ३(ख)
- Firm registration Certificate/ फर्म दर्ता प्रमाणपत्र
- PAN Number/ प्यान नं.
- Custom Paid Receipt/ भन्सार तिरेको रसिद
- Pragyapanatra/ प्रज्ञापनपत्र

3. Import of goods from abroad (except India and Bhutan)/ भारत र भुटान बाहेक तेश्रो मुलुकबाट आयात गर्दा

- As a Advance Payment/ अग्रिम भुक्तानीको रूपमा
 - Pro-forma Invoice/ Contract with unit price, quantity, description of goods, country of origin, incoterm, harmonic code and custom point.
प्रति एकाई मुल्य परिमाण, सामानको विवरण, हार्मोनिक कोड, भन्सार बिन्दु खुलेको प्रोफर्मा ईन्वोइस वा करार पत्र
 - NRB BI.BI.NI. Form No. 3 / ने.रा.बैंक बि.बि.नि. फारम नं. ३
 - Firm registration Certificate/ फर्म दर्ता प्रमाण पत्र
 - PAN Number / प्यान नं.
 - BCI as per NRB regulation/ बि.सि.आई. ने.रा.बैंक. निर्देशन अनुसार
- Transfer allowed against local rupees accounts of Nepali Individuals without NRB approval/ ने.रा.बैंकको स्वीकृति बिना नेपाली नागरिकले रकमान्तर गर्नसक्ने
 - For Subscription, education, seminar and training/ सदस्यता, शिक्षा, सेमिनार, तालीमको लागि
- Pro-forma invoice/ invoice from the beneficiary, which must be as firm/company / प्रोफर्मा ईन्वोइस

4. Against convertible foreign currency account held by foreign nationals and companies as general remittance/ अन्य बिदेशी नागरिकहरू र बिदेशी कम्पनीले बैंकमा रहेको परिवर्त्य बिदेशी मुद्रा खाताको रकम रकमान्तर गर्दा

- Pro-forma invoice/ invoice from the beneficiary/ प्रोफर्मा ईन्वोइस

5. Funds transfer payable against ID/ परिचयपत्रको आधारमा रकमान्तर गर्दा

- Valid ID issued by Nepal Government/ नेपाल सरकारबाट जारी परिचयपत्र

Note : For all transfer other than mentioned above, against local rupees account of Nepali firms/ individuals requires prior NRB approval/ माथि उल्लेखित बाहेक अन्य रकमान्तरको लागि नेपाल राष्ट्र बैंकको पुर्व स्विकृति आवश्यक रहेको छ ।